



कृषि तथा वन विज्ञान विश्वविद्यालय

पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय

डीनको कार्यालय

रामपुर, चितवन, नेपाल

फोन नं.: ०५६-५९२१३१

फ्याक्स नं.: ०५६-५३६०१४

प.सं.

च.नं.


मिति:.....

मिति: २०७९/०१/२७

सूचना

यस पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरमा संचालित M.V.Sc., M.Sc.An.Sc. र M.Sc. Fisheries को तेश्रो सत्रान्त र B.V.Sc. & A.H. तथा B.Sc. Fisheries को विभिन्न सत्रान्तमा अध्ययनरत विद्यार्थीहरूको लागि मिति २०७८/११/०८ गते प्रकाशित सूचना अनुसार Research Proposal माग गरिएकोमा प्राप्त Proposal हरुको मूल्याङ्कन पश्चात् तपसिलमा उल्लेखित Proposal हरु अनुसन्धानवृत्तिका लागि छनौट गरिएको व्योहारा जानकारी गराइन्छ ।

Semester (B.Sc.Fisheries)		Topics
4 th	I	STUDY ON THE FISH DIVERSITY OF RAMPUR WETLAND AND ITS ADJACENT AREAS
6 th	I	EFFECT OF MARIGOLD PETAL POWDER IN CAROTENOID CONTENT OF ROSY BARB (<i>Puntius conchoniensis</i>)
	II	SEX REVERSAL OF NILE TILAPIA (<i>Oreochromis niloticus</i>) USING PAPAYA SEED (<i>CARICA PAPAYA</i>)
Semester (B.V.Sc.&A.H.) 4 th	I	EFFECTIVENESS OF PROBIOTICS ON GROWTH OF PIGLETS
	II	PREVALENCE & ANALYSIS OF RISK FACTORS OF GASTRO-INTESTINAL HELMINTHS IN PIG FARM OF AFU
Semester (B.V.Sc.&A.H.) 6 th	I	PREVALENCE, ASSESSMENT OF RISK FACTORS OF SUBCLINICAL MASTITIS AND ITS BACTERIAL ISOLATES IN LIVESTOCK FARM OF AFU
	II	VARIATION IN MILK COMPOSITION DURING ENTIRE LACTATION PERIOD IN JERSEY COW
	III	CROSS-PREVALENCE OF HAEMONCHUS CONTORTIS IN SHEEP AND GOAT OF LIVESTOCK FARM OF AFU AND ITS INFLUENCE ON BLOOD PROFILE
Semester (B.V.Sc.&A.H.) 8 th	I	STATUS OF BOVINE TUBERCULOSIS IN BOVINES OF AGRICULTURE AND FORESTRY UNIVERSITY LIVESTOCK FARM USING SINGLE INTRADERMAL TUBERCULIN TEST
	II	ASSESSMENT OF PARASITIC LOAD OF GASTROINTESTINAL NEMATODES AND COMPARATIVE EFFICACY OF IVERMECTIN AND FENBENDAZOLE IN PIGS AT AFU FARM
	III	REPRODUCTIVE AND PRODUCTIVE PARAMETER OF BUFFALOES AT AFU LIVESTOCK FARM AND FACTORS AFFECTING ON THEM
	IV	MILK QUALITY PARAMETERS ASSOCIATED WITH OCCURRENCE OF SUB-CLINICAL MASTITIS IN MURRAH BUFFALOES IN AFU LIVESTOCK FARM
	V	INFLUENCE OF YEAST ON GROWTH PERFORMANCE IN SHEEP
PG	I	COMBINED EFFECT OF AROMATASE INHIBITOR (TAMOXIFEN) AND METHYL TESTOSTERONE ON SEX REVERSAL OF NILE TILAPIA (<i>Oreochromis niloticus</i>)
	II	STUDY ON TOXIC GRASSES IN HIGH HILL REGION
	III	CHARACTERIZATION OF REPEAT BREEDING IN CROSS-BREED DAIRY COW AND ITS TREATMENT USING GnRH, GnRH+PGF2a AND VITAMIN MINERAL SUPPLEMENTATION
	IV	EFFECT OF LIGHT INTENSITIES, SPECTRUM OF LIGHT AND VARIOUS PHOTO PERIODS IN FIRST WEEK POST-HATCH BROILER GROWTH, STRESS, AND WELFARE IN OPEN HOUSING SYSTEM
	V	COMPARISON OF POST -OPERATIVE ANALGESIC EFFICACY OF LOCAL ANESTHETIC/ANALGESIC DRUG LIDOCAINE AND BUPIVACAINE ALONE AND IN COMBINATION THROUGH VARIOUS APPROACH IN DOGS UNDERGOING ROUTINE OVARIHYSTERECTOMY (OVH)


डा. मनोज कुमार शाह
सहायक डीन (शिक्षण)
स डीन (शिक्षण)